

आ.व. २०७४/७५

क्र.स	बैठक मिति	निर्णयहरू	कैफियत
१.	२०७४/०४/१०	<p>निर्णय नं.१: स्थानीय तहको निर्वाचन प्रकृत्यामा प्रत्यक्ष रूपमा संलग्न भई निर्वाचनलाई स्वच्छ एवं निष्पक्ष ढंगले सम्पन्न गर्ने कार्यमा संलग्न मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरू, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायहरू, कर्मचारीहरू, राजनितिक दल र तिनका भातृ संगठनहरू संचार कर्मीहरू, पर्यवेक्षक हरु एवं आम मतदाताहरू प्रती धन्यवाद प्रस्ताव पारित गरियो।</p> <p>निर्णय नं.२ जिल्लामा रहेका सातवटा नगरपालीकाका र दुई वटा गाँउपालिकाको प्रमुख/ उप-प्रमुख, अध्यक्ष, वडा अध्यक्ष एवं वडा सदस्य र गाउ तथा नगर कार्यपालीकाको सदस्यमा निर्वाचित सम्पूर्ण गाउ तथा नगरसभाका सदस्यहरूलाई बधाई ज्ञापन गरी कार्यकाल सफलताको लागी शुभकामना व्यक्त गर्न प्रस्ताव पारित गरियो</p> <p>निर्णय नं. ३ नेपालको संविधान २०७२ को भाग- १७ धारा २२० को उपधारा (३) मा भएको व्यवस्था अनुसार ९ (नौ) सदस्यीय जिल्ला समन्वय समिति गठनका लागी निर्वाचन प्रकृत्या अगाडी बढाउन निर्वाचन आयोगलाई अनुरोध गर्ने प्रस्ताव पारित गरियो।</p>	
	२०७४/४/२२	<p>निर्णय नं. १ संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित गर्ने सन्दर्भमा विभिन्न समयका राजनितिक आन्दोलनहरूमा सहादत प्राप्त गर्नु हुने बिर शहिदहरू प्रति उच्च सम्मान सहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै घाईते हरुको स्वास्थ्य लाभको कामना गर्ने।</p> <p>निर्णय नं. २ लामो अवधी सम्म स्थानीय निकायहरूको निर्वाचन हुन नसकेको कारण निर्वाचित जनप्रतिनिधी हरु द्वारा विशेष जिम्मेवारी तोकिएका स्थानीय विकास अधिकारी हरुलाई आ- आफ्नो कार्यकालमा निजहरूले निर्वाह गरेको समन्वयात्मक भूमिका एवं थप जिम्मेवारीको लागी धन्यवाद दिने निर्णय गरियो।</p> <p>निर्णय नं. ३ नेपालको संविधान २०७२ को भाग - १७ धारा २२० को उप-धारा ३ र ४ मा भएको व्यवस्था अनुसार नौ (९) सदस्यीय रहेको जिल्ला समन्वय समिति गठन भै आजका मिति मा पद बहाली तथा जिल्ला सभाको तर्फबाट गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेगरी जिम्मेवारी वहन भएको व्यहोरा सम्बन्धीत निकायहरूमा जानकारी गराउने निर्णय गरियो।</p>	